

संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) फैलिएको कारण व्यवस्था गरिएको आपत्कालीन सानो रकम कोष जस्ता विशेष ऋणको ऋण छुट सम्बन्धी जानकारी

हामीले आपत्कालीन सानो रकम कोष जस्ता विशेष ऋणहरूको ऋण छुटको सन्दर्भमा, "प्रत्येक किसिमको ऋणलाई एकमुस्ट रूपमा छुट दिई, ऋण लिने व्यक्ति र घरमूलीले निवासी कर छुट पाइरहेको भएमा, सो व्यक्ति ऋण छुटको दायरामा पर्ने" भनेर भनेका थियौं र यसमा ती प्रक्रियाहरूबारे विस्तृत जानकारी दिएका छौं।

ऋण छुट सम्बन्धी ध्यान दिनुपर्ने बुँदाहरू

- ✓ प्रत्येक किसिमको कोषको ऋणलाई एकमुस्ट रूपमा छुट दिइनेछ। यी कोषहरू ①आपत्कालीन सानो रकम कोष, ②समग्र सहयोग कोषको पहिलो ऋण रकम, ③समग्र सहयोग कोषको लम्ब्याइएको ऋण रकम र ④समग्र सहयोग कोषको पुनः ऋण हुन्।
- ✓ ऋण लिने व्यक्ति र घरमूलीले निवासी कर छुट पाइरहेको भएमा, सो व्यक्ति ऋण छुटको दायरामा पर्नेछ। परिवारको अन्य सदस्यको कर स्थितिले फरक पर्दैन।
- ✓ निर्धारण समय र निर्धारणको लागि जाँचिने कर आवश्यकताहरू कोषको किसिम अनुसार फरक हुन्छ। विस्तृत जानकारीको लागि तलको चित्र हेर्नुहोस्।
- ✓ माथि लेखिएका बाहेक पनि, ऋण फिर्ता गरिरहेको बेला मृत्यु, बेपत्ता भएको घोषणा, टाट पल्टेको अवस्था आदिको कारण ऋण फिर्ता गर्न कठिनाइ भएमा, सम्पूर्ण ऋण अथवा आंशिक ऋण छुट गर्न सकिने अवस्थाहरू पनि हुन्छन्।
- ✓ कोषको किसिम अनुसार डिफरमेन्ट अवधि लम्ब्याइनेछ।

निर्धारण समय र निर्धारणको लागि जाँचिने कर आवश्यकताहरू

		ऋण फिर्ता गर्ने पहिलो आर्थिक वर्ष (आर्थिक वर्ष रेइवा 4 साल)	ऋण फिर्ता गर्ने दोस्रो आर्थिक वर्ष (आर्थिक वर्ष रेइवा 5 साल)	ऋण फिर्ता गर्ने तेस्रो आर्थिक वर्ष (आर्थिक वर्ष रेइवा 6 साल)	निर्धारणको लागि जाँचिने कर आवश्यकताहरू
①आपत्कालीन सानो रकम कोष		2 लाख येन			आर्थिक वर्ष रेइवा 3 साल अथवा रेइवा 4 सालमा निवासी कर छुट
समग्र सहयोग कोष	②पहिलो ऋण रकम	4 लाख 50 हजार येन (एकल व्यक्तिको घरपरिवार) 6 लाख येन (2 जना वा सोभन्दा बढीको घरपरिवार)			आर्थिक वर्ष रेइवा 5 साल निवासी कर छुट
	③लम्ब्याइएको ऋण रकम	4 लाख 50 हजार येन 6 लाख येन			
④समग्र सहयोग कोष पुनः ऋण		4 लाख 50 हजार येन 6 लाख येन			आर्थिक वर्ष रेइवा 6 साल निवासी कर छुट

※ ऋण छुट पछि पनि आत्मनिर्भर परामर्श सहयोग संघसंस्था आदिबाट निरन्तर सहयोग पाउन सक्ने गरी फलोअप गरिनेछ।

डिफरमेन्ट अवधि लम्ब्याउनेबारे

(नोट) ऋण लिने व्यक्तिले छोटो डिफरमेन्ट अवधि निर्धारण गरेको खण्डमा यो लागू हुनेछैन। लम्ब्याउन सक्ने व्यक्तिहरूलाई समाज कल्याण परिषदबाट सम्पर्क गरिनेछ।

①आपत्कालीन सानो रकम कोष		रेइवा 4 साल डिसेम्बरको अन्तिम दिन अघि ऋण फिर्ता सुरु हुने ऋणको सन्दर्भमा, रेइवा 4 साल डिसेम्बरको अन्तिम दिनसम्म (रेइवा 5 साल जनवरीदेखि ऋण फिर्ता सुरु)
समग्र सहयोग कोष	②पहिलो ऋण रकम	रेइवा 5 साल डिसेम्बरको अन्तिम दिन अघि ऋण फिर्ता सुरु हुने ऋणको सन्दर्भमा, रेइवा 5 साल डिसेम्बरको अन्तिम दिनसम्म (रेइवा 6 साल जनवरीदेखि ऋण फिर्ता सुरु)
	③लम्ब्याइएको ऋण रकम	
④समग्र सहयोग कोषको पुनः ऋण		रेइवा 6 साल डिसेम्बरको अन्तिम दिन अघि ऋण फिर्ता सुरु हुने ऋणको सन्दर्भमा, रेइवा 6 साल डिसेम्बरको अन्तिम दिनसम्म (रेइवा 7 साल जनवरीदेखि ऋण फिर्ता सुरु)

विशेष ऋणको ऋण छुटसँग सम्बन्धित प्रश्न र जवाफ

- प्र. 1 ऋण छुट पाउनको लागि गर्नुपर्ने प्रक्रियाहरू कसरी गर्दा राम्रो हुन्छ?
- ज. 1 निवासी कर छुटले गर्दा हुने ऋण छुटको प्रक्रियाको सन्दर्भमा, ऋण फिर्ता सुरु अघि (डिफरमेन्ट अवधि) मा समाज कल्याण परिषदबाट ऋण लिने व्यक्तिलाई सिधै जानकारी पठाइने हुनाले पर्खनुहोस्। त्यसपछि समाज कल्याण परिषदमा आवश्यक कागजात पेस गरी आवेदन दिनुहोस्।
- प्र. 2 निवासी कर छुट छ वा छैन भन्ने कुरा कहाँ निश्चय गर्न सकिन्छ?
- ज. 2 तपाईं बसोबास गर्नुहुने नगरपालिका वा गाउँपालिकामा कर छुट प्रमाणपत्र बनाएमा निश्चय गर्न सकिन्छ। साथै प्रत्येक आर्थिक वर्षको कर सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने अवधि सामान्यतया जुन महिना पछि हो। सम्बन्धित नगरपालिका वा गाउँपालिकामा निश्चय गर्नुहोस्।
- प्र. 3 सबै ऋणहरू एकमुस्ट छुट नदिनुको कारण के हो?
- ज. 3 विशेष ऋणको ऋण कार्यान्वयन विधिमा आपत्कालीन सानो रकम कोष, समग्र सहयोग कोषको पहिलो ऋण, लम्ब्याइएको ऋण र पुनः ऋणको एकाइमा ऋण अवधि निर्धारण तथा रकम भुक्तानी गरिरहेको हुनाले, ऋण छुट निर्धारण विधिमा पनि, ऋण दिँदाको जारी रकम र क्रमलाई मध्यनजर गर्दै छुट्टाछुट्टै एकमुस्ट छुट दिने व्यवस्था गरिएको हो। फिर्ताको निर्धारण गरिएको अवस्थाको ऋण लिने व्यक्तिको फिर्ता रकम र समयमा पनि ध्यान पुऱ्याइएको छ।
- प्र. 4 निवासी कर छुटको दायरा भित्र निवासी करको आय अनुसार भुक्तान रकम मात्र छुट पाउने व्यक्ति पनि पर्छ?
- ज. 4 पर्दैन।
- प्र. 5 ऋण लिने व्यक्ति र घरमूलीको फरक-फरक आर्थिक वर्षमा छुट भएको खण्डमा, त्यो पनि आपत्कालीन सानो रकम कोष र समग्र सहयोग कोष (पहिलो ऋण) छुट निर्धारणको दायरामा पर्छ?
- ज. 5 त्यस्तो अवस्था ऋण छुटको दायरामा पर्दैन। ऋण छुट निर्धारणको दायरामा पर्ने अवस्था भनेको एकै आर्थिक वर्षमा ऋण लिने व्यक्ति र घरमूली दुबैको कर छुट भएको अवस्था हो।

【お問合せ先】 個人向け緊急小口資金・総合支援資金コールセンター
電話 0120-46-1999

※9:00～17:00 (月～金曜日、土日祝日除く)